



अर्जुनधारा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

शनिश्चरे, झापा, प्रदेश नं १, नेपाल

सूचना नं /२०७७/२०७८

मिति: २०७७/११/२८

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलनका लागि आवश्यक कागजात तयारी गर्ने सम्बन्धमा सरोकारवालाहरुको जानकारीका लागि जारी गरिएको अत्यन्त जरुरी सूचना

प्रस्तुत बिषयमा यस नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कामको लागि यस नगरपालिकाका तथ्याङ्क सङ्कलकहरु आगामी चैत्र महिनाको पहिलो हप्ताबाट घर-घरमा आउँदै हुनुहुन्छ । उक्त फारम अनुसारको यथार्थ एवं वस्तुनिष्ठ विवरण पछिसम्म फरक नपर्ने गरी संकलन गर्नुपर्ने भएकाले यस नगरपालिका रहनुभएका सम्पूर्ण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले तपसिल बमोजिमका कागजातहरु तयार गरी राख्नु हुन यसै सूचना मार्फत सम्बन्धित सबैमा अनुरोध छ । साथै, उक्त कार्यमा सहजीकरण गरिदिनुहुन वडास्तरीय सहजीकरण समिति, राजनीतिक दलका व्यक्तित्वहरु, नागरिक समाज, शिक्षक तथा सञ्चारकर्मीहरुमा अर्जुनधारा नगर कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ । तथ्याङ्क संकलनको समयमा तथ्याङ्क उपलब्ध नभएमा सोको जवाफदेहिता घरमूलीमा नै रहने व्यहोरा समेत यसै सूचनाबाट सबैमा जानकारी गराइन्छ ।

तपसिल:

१. परिवारका सबै सदस्यको नागरिकता प्रमाणपत्रको छायाँप्रति १/१ प्रति
२. बिजुली, पानी आदिको महशुल तिरेको रसिद
३. परिवारमूलीको ४ प्रति तथा परिवारमूलीको पति वा पत्नीको २ प्रति हालसालै खिचेको पासपोर्ट साइजको फोटो
४. स्थायी बसोवास गरिरहेको हकमा बसेको स्थानको वहाल विटोरी प्रमाण वा १० वर्ष भन्दा अघिदेखी आवाद कर्मोत गरेको वडा कार्यालयको सिफारिस पत्र १ प्रति
५. अव्यवस्थित बसोबासीको हकमा नम्बरी जग्गा भए धनी पुर्जाको छायाँप्रति १ प्रति ।
६. श्रीमान् विदेशमा भई श्रीमतीले फाराम भर्नुपर्ने अवस्था भएमा तथा श्रीमतीको नागरिकता प्रमाणपत्र नभएमा श्रीमतीलाई परिवारमूली भई फाराम गर्ने अनुमतिको लागि श्रीमानको मन्जुरीनामा ।

.....
(महेन्द्रकुमार खाम्याहाङ्ग)
प्रमुख प्रशासकीय अधिकृत

फोन नं : ०२३-५९७००२/०२३- ४६५५०२

इमेल: arjundharamun@gmail.com/ info@arjundharamu.gov.np

वेबसाइट: www.arjundharamun.gov.np